

JDF 1018	<b>Affidavit for Decree Without Appearance</b> <b>पक्षहरू उपस्थित नभई आदेशका लागि सपथपत्र</b>	
<b>1. District Court</b> <i>डिस्ट्रिक्ट अदालत</i> Colorado County: _____ <i>कोलोराडो काउन्टी:</i> Mailing Address: _____ <i>हुलाकी ठेगाना:</i>	<i>This box is for court use only.</i> <i>यो बाकस अदालतको प्रयोगका लागि मात्र।</i>	
<b>2. Parties to the Case</b> <i>मुद्दाका पक्षहरू</i> Petitioner: _____ <i>वादी:</i> & <i>तथा</i> Respondent: _____ <i>प्रतिवादी:</i> <i>(or Co-petitioner)</i> <i>(वा सह-वादी)</i>		
<b>3. Filed by</b> <i>दायर गर्ने</i> Name: _____ <i>नाम:</i> Mailing Address: _____ <i>हुलाकी ठेगाना:</i> City: _____ St: _____ Zip: _____ <i>सहर: स्ट्रिट: जिप:</i> Phone: _____ <i>फोन:</i> Email: _____ <i>इमेल:</i>	<b>4. Case Details</b> <i>मुद्दाको विवरण</i> Number: _____ <i>नम्बर:</i> Division: _____ <i>विभाग:</i> Courtroom: _____ <i>न्यायकक्ष:</i>	

## 5. Background

### पृष्ठभूमि

I/we ask the Court to issue a Decree without needing a hearing.

म/हामी अदालतसमक्ष सुनवाइ आवश्यक नगराई आदेश जारी गर्नका लागि अनुरोध गर्दछौं।

## 6. Jurisdiction (authority)

### न्यायक्षेत्र (पदाधिकारी)

a) The Petition was filed on (date) \_\_\_\_\_

उक्त याचिका (मिति) मा दायर गरिएको थियो।

b) The (check all that apply) \_\_\_\_\_ Petitioner \_\_\_\_\_ Respondent (or co-petitioner) has lived in Colorado, for more than 91 days, right before filing the Petition.

याचिका दायर गर्नुभन्दा तत्काल अघिसम्म (लागु हुने सबैमा चिनो लगाउनुहोस्) \_\_\_\_\_ वादी

प्रतिवादी (वा सह-वादी) कोलोराडोमा ९१ दिन वा सोभन्दा बढीका लागि बसोबास गरेका छन्।

c) If checked, the parties don't live in Colorado, but entered a Civil Union in Colorado.

यदि चिनो लगाइए, पक्षहरू कोलोराडोमा बसोबास गर्दैनन् तर विवाहसरहको कानुनी नातामा प्रवेश गरेको चाहिँ कोलोराडो मै हो।

**Note** – a Civil Union is not the same as a marriage or common law marriage.

**नोट** - विवाहसरहको कानुनी नाता कुनै विवाह वा समान कानुनी विवाह समान होइन।

## 7. Service

### सेवा

I/We satisfied the service requirements for the Petition and Summons by: (check one)

म/हामीले निम्न विधिद्वारा याचिका तथा सम्मनहरूका लागि सूचना आवश्यकताहरू पूरा गर्‍यौं: (एउटामा चिनो लगाउनुहोस्)

Joint Filing. Both parties signed the Petition.

संयुक्त रूपमा दायर गरेको दुवै पक्षले याचिकामा हस्ताक्षर गरेको

Personal Service. See the Return of Service filed on: (date) \_\_\_\_\_

व्यक्ति आफैले सूचित गरेको (मिति) \_\_\_\_\_ मा दायर

गरिएको सेवा फिर्ता हेर्नुहोस्।

Waiver of Service. See the Waiver of Service filed on: (date) \_\_\_\_\_

सेवाको छुटा (मिति) \_\_\_\_\_ मा दायर

गरिएको सेवा छुट हेर्नुहोस्।

Publication or Certified Mail.

**Note:** This method requires Court permission.

प्रकाशन वा प्रमाणित हुलाकपत्र।

**नोट:** यस विधिका लागि अदालतको अनुमति आवश्यक छ।

Publication occurred on (date) \_\_\_\_\_

प्रकाशन भएको मिति (मिति)

OR Respondent signed the Certified Mail Return Receipt on (date) \_\_\_\_\_

वा प्रतिवादीले (मिति) \_\_\_\_\_

मा प्रामाणिक हुलाकपत्र फिर्ती रसिदमा हस्ताक्षर गरेको

## 8. Children (check one)

**बालबालिकाहरू (एउटामा चिनो लगाउनुहोस्)**

a) There are no minor children and neither party is expecting a child.

नाबालक बालबालिकाहरू छैनन् र कुनै पनि पक्षको बच्चा हुनेवाला छैन।

b) There are minor children, **and each party** is represented by counsel.

नाबालक बालबालिकाहरू छैनन्, र प्रत्येक पक्षको प्रतिनिधित्व परामर्शदाताद्वारा भएको छ।

• A Parenting Plan (JDF 1113) was filed on (date) \_\_\_\_\_

पालन-पोषण योजना (जेडिएफ १११३) (मिति) \_\_\_\_\_ मा दायर गरिएको

थियो।

• The Parenting Plan is in the best interests of the children.

उक्त पालनपोषण योजना बालबालिकाहरूको सर्वोत्तम हितमा छ।

## 9. Property and Finances (check one)

**सम्पति तथा अर्थव्यवस्था (एउटामा चिनो लगाउनुहोस्)**

a) The parties signed a Property and Financial Agreement (JDF 1115).

पक्षहरूले एक सम्पति तथा आर्थिक सहमतिमा हस्ताक्षर गरे (जेडिएफ १११५)।

• The agreement divides all marital property and debts and addresses spousal support (maintenance).

उक्त सहमतिले सम्पूर्ण वैवाहिक सम्पति तथा ऋणहरूको विभाजन गर्छ र पति-पत्नी सहयोग (व्यवस्थापन) लाई सम्बोधन गर्छ।

• The parties believe that the agreement is fair and not unconscionable.

पक्षहरूलाई उक्त सहमति निष्पक्ष तथा अनुचित नभएको लाग्छ।

b) No written agreement is needed.

लिखित सहमति आवश्यक छैन।

**Note:** This requires Court permission.

**नोट:** यसका लागि अदालतको अनुमति आवश्यक छ।

- There is no marital property or debt to be divided.  
*विभाजन गर्नका लागि वैवाहिक सम्पत्ति वा ऋण छैन।*
- Neither party requests spousal support (*maintenance*).  
*कुनै पनि पक्षले पति-पत्नी सहयोग अनुरोध गरेको छैन (व्यवस्थापन)।*

## 10. Name Restoration (*optional*)

### नामको पुनर्स्थापना (स्वेच्छिक)

The following parties request to restore their prior full name to: (*check all that apply*)

निम्नलिखित पक्षहरूले निम्न आआफ्ना पूर्व नामहरू पुनर्स्थापित गर्नका लागि अनुरोध गरेका छन् (लागु हुने सबैमा चिनो लगाउनुहोस्)

Petitioner \_\_\_\_\_

वादी

Respondent (or co-petitioner) \_\_\_\_\_

प्रतिवादी (वा सह-वादी)

The name restoration is not done to defraud creditors or injure third parties.  
*नामको पुनर्स्थापना लेनदारहरूलाई छल गर्न वा तेस्रो पक्षहरूलाई हानी पुऱ्याउन गरिने होइन।*

## 11. Other

### अन्य

- a) By **checking the boxes** and signing the form, the parties certify they have reviewed the spousal support (*maintenance*) guidelines. The guidelines are found in Colorado Revised Statutes (C.R.S.) Section (§) 14-10-114.

बाकसहरूमा चिनो लगाएर तथा फाराममा हस्ताक्षर गरेर पक्षहरू आफूहरूले पति-पत्नी सहयोग (व्यवस्थापन) मार्गदर्शनहरूको समीक्षा गरेको प्रमाणित गर्छन्। ती मार्गदर्शनहरू कोलोराडो संशोधित विधान (सि.आर.एस.) खण्ड (§) १४-१०-११४ मा पाउन सकिनेछन्।

	Petitioner	Respondent (or co-petitioner)	
➔	वादी	प्रतिवादी (वा सह-वादी)	➔

- b) The parties agree that there are no genuine issues of material fact, and the marriage is irretrievably broken.

पक्षहरूमा सामाग्री तथ्यमा कुनै मौलिक समस्या नभएको, र विवाह सम्हाल्न नसकिने गरी भत्किएको कुरामा सहमत छन्।

c) The parties request the attached decree be entered after the statutory waiting period.

पक्षहरू वैधानिक प्रतीक्षा अवधिपछि मात्र संलग्न आदेश संलग्न गरियोस् भनी अनुरोध गर्छन्।

d) Other: \_\_\_\_\_

अन्य:

## 12. Verified Signature

प्रमाणिक हस्ताक्षर

### Petitioner

वादी

I declare under penalty of perjury under the law of Colorado that the foregoing is true and correct.

कोलोराडो कानूनअन्तर्गतको झुटो साक्षीको दण्डअन्तर्गत माथि उल्लेख भएका तथ्यहरू साँचो-सत्य भएको कबुल गर्छु।

Executed on the (date) \_\_\_\_\_ day of (month) \_\_\_\_\_ (year) \_\_\_\_\_  
(मिति) का दिन (महिना) (वर्ष) मा कार्यान्वयन गरिएको

at City: (or other location) \_\_\_\_\_  
सहर (वा अन्य कुनै स्थानमा)

and State: (or country) \_\_\_\_\_  
तथा राज्य:(वा देश)

Print Your Name: \_\_\_\_\_  
आफ्नो नाम स्पष्ट लेखुहोस्:

Your Signature: \_\_\_\_\_  
तपाईंको हस्ताक्षर:

Lawyer Signature: (If any) \_\_\_\_\_  
वकिलको हस्ताक्षर: (यदि कुनै भए)

### Respondent (or Co-petitioner)

प्रतिवादी (वा सह-वादी)

I declare under penalty of perjury under the law of Colorado that the foregoing is true and correct.

कोलोराडो कानूनअन्तर्गतको झुटो साक्षीको दण्डअन्तर्गत माथि उल्लेख भएका तथ्यहरू साँचो-सत्य भएको कबुल गर्छु।

Executed on the (date) \_\_\_\_\_ day of (month) \_\_\_\_\_ (year) \_\_\_\_\_  
(मिति) का दिन (महिना) (वर्ष) मा कार्यान्वयन गरिएको

at City: (or other location) \_\_\_\_\_  
सहर (वा अन्य कुनै स्थानमा)

and State: (or country) \_\_\_\_\_  
तथा राज्य:(वा देश)

Print Your Name: \_\_\_\_\_  
आफ्नो नाम स्पष्ट लेखुहोस्:

Your Signature: \_\_\_\_\_  
तपाईंको हस्ताक्षर:

Lawyer Signature: (If any) \_\_\_\_\_  
वकिल हस्ताक्षर: (यदि कुनै भए)

### 13. Certificate of Service

#### सेवाको प्रमाणपत्र

Skip this section if both parties signed Section 12 above.

यदि दुवै पक्षहरूले माथिको खण्ड १२ मा हस्ताक्षर गरेको भए, यो खण्ड छाडिदिनुहोस्।

On (enter service date) \_\_\_\_\_  
(सेवा मिति भर्नुहोस्) \_\_\_\_\_ का दिन

I certify that I sent a copy of this document to the other parties by: (select one)

मैले अन्य पक्षहरूलाई यो प्रलेखको एक प्रतिलिपि निम्न विधिबाट पठाएको प्रमाणित गर्छु(एउटा छान्नुहोस्)

Colorado Courts E-Filing. [[www.jbits.courts.state.co.us/efiling](http://www.jbits.courts.state.co.us/efiling)]

कोलोराडो अदालत इ-फाइलिङ। [[www.jbits.courts.state.co.us/efiling](http://www.jbits.courts.state.co.us/efiling)]

Regular Mail, addressed to:

निम्न ठेगानामा नियमित हुलाक:

Name & full address: \_\_\_\_\_

नाम तथा पूरा ठेगाना:

Other: (explain) \_\_\_\_\_

अन्य: (व्याख्या गर्नुहोस्)

Signed: \_\_\_\_\_

हस्ताक्षरित: